

सामान्य दिशानिर्देशहरू

निम्न दिशानिर्देशहरू कोरोना भाइरस (COVID-19) जस्ता रोगहरूबाट आफूलाई जोगाउन नेल सलुनहरूको लागि हो।

अत्यधिक सिफारिश

लागू गर्न कडा सल्लाह

विचार गर्नुहोस्

यदि सम्भव भएमा लागू गर्नुहोस्

अपोईन्टमेन्ट



- सलुनमा व्यक्तिहरू सीमित गर्नुहोस् - अपोईन्टमेन्ट भएका ग्राहकहरू मात्र हेर्नुहोस्, र यदि सम्भव भएमा बिना अपोईन्टमेन्ट ग्राहकलाई प्रतिबन्धित गर्नुहोस्।
- सैलूनहरूको लागि बिना अपोईन्टमेन्ट ग्राहकहरूको लागि, ग्राहकको फोन नम्बर लेख्नुहोस् र जब सैलुन तयार हुन्छ ग्राहकलाई कल वा म्यासेज गर्नुहोस्। सैलुन तयार नभएसम्म ग्राहकहरूले सैलून बाहिर वा उनीहरूको कारमा पर्खनु पर्छ।
- दोस्रो ग्राहक लिनुभन्दा पहिला काम गर्ने ठाउँ र औजारहरू किटानुरहित पार्न प्रसस्त समय राख्नुहोस्। वृद्ध वा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका जनसंख्याको लागि विशेष घण्टा निर्धारित गर्नुहोस्।

अत्यधिक सिफारिश



- अनलाइन कार्यक्रमहरू प्रयोग गर्नुहोस् जसले अपोईन्टमेन्टहरू निर्धारित गरिस सार्थै प्रत्येक ग्राहकको बिचमा कार्यस्थललाई कीटाणुरहित गर्नको लागि समय मिलास।
- प्रति ग्राहक ४५-६० मिनेटमा नियुक्तिहरू सीमित गर्नुहोस् साथै थप सेवाहरूको सिमित गर्नुहोस्। घटाइएको समय / जोखिमले रोग सार्नलाई कम गर्न सक्छ।

विचार गर्नुहोस्

सेवाहरू



- टाउको, घाँटी र काँधको मसाज बन्द गर्नुहोस्। हात र खुट्टाको मालिश गर्दा हुन्छ। यी काम गर्दा पन्जा लगाउनुहोस्।
- ग्राहकहरूका लागि एक पटक प्रयोग गरिसके पछि फ्याक्र मिलने उपकरणहरू प्रयोग गर्नुहोस्।
- यदि नक्कली नंग सेवाहरू सञ्चालन गर्दै हुनुहुन्छ भने, सानो प्लास्टिकको भाँडोमा डिप पाउडर खन्याउनुहोस् र प्रयोग गरिएको पाउडर प्रत्येक ग्राहक पछि फ्याक्रहोस्।
- नङ पॉलिश र अन्य उत्पादनहरू जुन हप्तौसम्म खोलीएको छैन छ त्यस्तो अधिक बाक्लो पॉलिशले ग्यास प्रेशर विकास गर्न सक्दछ। बोटल पुनः खोल्दा, ग्यास निकाल्न वा विस्फोटनलाई कम गर्न निम्न कार्यहरू गर्नुहोस्:
 - A. विचार गर्नुहोस् सलोन भित्र चिसो तापक्रम हुनुपर्छ
 - B. पन्जा, आँखामा लगाउने चस्मा र मास्कको प्रयोग गर्नुहोस्
 - C. ढोका र झ्यालहरू खुला हुनुका साथै सैलुनमा राम्रोसँग भित्रको हावा बाहिर फ्याक्रे र बाहिरको हावा भित्र आउने व्यवस्था छकी छैन सुनिश्चित गर्नुहोस्

विचार गर्नुहोस्


भुक्तानी



- नगद आदानप्रदान बाट टाढा रहनुहोस् । यदि अपरिहार्य छ भने, प्रत्येक लेनदेन पछि हात धुनुहोस् / सफा गर्नुहोस् ।
- सेवा अघि नै ग्राहकहरूलाई तिर्न लगाउनुहोस् र क्रेडिट / डेबिट लेनदेन कार्ड घोटने/ बिना हस्ताक्षर प्रविधि प्रयोग गर्नुहोस् । भुक्तानको इलेक्ट्रोनिक फारमहरू वा स्पर्शविहीन फोन याप जस्तै पेपल भेन्मो वा भुक्तानीको लागि बर्गाकर ठाउँ प्रयोग गर्नुहोस् ।
- ग्राहकहरूले क्रेडिट कार्डको रसिदमा हस्ताक्षर गर्न आफ्नै पेन प्रयोग गर्नुपर्दछ । यदि पेन सलुन द्वारा प्रदान गरिएको छ भने, प्रत्येक प्रयोगको बीचमा कीटाणुरहित गर्नुहोस् ।
- प्रत्येक प्रयोग पछि टच-प्याड किटाणुरहित पार्नुहोस् ।

विचार गर्नुहोस्

ग्राहकहरू



- एउटा साइन टासुहोस् जसमा लेखिएको होस् कि COVID-19 लागेको जो कोहि होस् उसलाई सेवा प्रदान गरिने छैन ।
- एउटा साइन टासुहोस् जुन प्रत्येक ग्राहकलाई मास्क लगाउन आवश्यक छ, र यदि उनीहरूसँग आफ्नै छैन भने ग्राहकलाई मास्क प्रदान गर्न वा बेच्न विचार गर्नुहोस् ।
- एउटा साइन टासुहोस् जसमा उल्लेख होस् यस ठाउमा सम्पूर्ण सरसफाई गर्ने बस्तु छन् ।

अत्यधिक सिफारिश



- नाबालिगसँग आएका आमा बाबु वा अभिभावक बाहेक ग्राहकलाई बताउनुहोस् कि कुनै साथी वा परिवारलाई सलुनमा अनुमति छैन ।
- यदि ग्राहकले सेवा क्यान्सल गर्न आवश्यक छ किनकि तिनीहरू बिरामी छन् भने, तिनीहरूले ढिलो क्यान्सल गरेकोमा तिनीहरूलाई शुल्क नलगाउनुहोस् ।
- प्रत्येक ग्राहकलाई व्यक्तिगत सामानहरू जस्तै ह्यान्डब्यागहरू नल्याउन भन्नुहोस्, केवल फोन, भुक्तानीको फाराम, पेन र पेडीक्योरको लागि स्यान्डल मात्र ल्याउन पाइन्छ भन्नुहोस् ।
- ग्राहकहरूलाई सामानहरू छुन नदिनुहोस्, जस्तो कि रंगहरू छनौट गर्दा नंग पालिस । तिनीहरूले मन पराएको कुरा परै बाट देखाउन सक्छन् ।
- सबै ग्राहकहरूको सम्पर्क थाहापाइरख्नको लागि नाम र सम्पर्क जानकारी संकलन गरिनु पर्छ । सम्पर्क थाहापाइरख्ने भनेको व्यक्ति पहिचान गर्ने प्रक्रिया हो जुन COVID-19 संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका हुन सक्दछन् ।

विचार गर्नुहोस्

विशिष्ट आवश्यकताहरूको लागि कृपया तपाईंको स्थानीय काउन्टी वा शहर स्वास्थ्य दिशानिर्देशहरू जाँच गर्नुहोस् ।

www.adhikaar.org/salons-reopening



CALIFORNIA
HEALTHY NAIL SALON
COLLABORATIVE

Liên Hiệp Ngành Móng Tay Lành Mạnh